

(दफा ४ तथा अनुसूची १ को भाग १ संग सम्बन्धित)



लालभाडी गाउँपालिका द्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड ३

संख्या : २

मिति: २०७६/०३/२० गते

गाउँसभाबाट स्वीकृत मिति: २०७६/०३/१२

भाग: १

लालभाडी गाउँपालिकाको आर्थिक वर्ष २०७६/२०७७ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: लालभाडी गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम लालभाडी गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ विनियोजन ऐन, २०७६ ” रहेको छ ।

(२) यो ऐन सम्वत २०७६ साल साउन १ गते दखि लागु हुनेछ ।

२. आर्थिक वर्ष २०७६/०७७ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७६/०७७ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालू खर्च, पूँजगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु ३६९९३८००० (छत्तीस करोड उन्नानसय लाख अठतिस हजार मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम स्थानीय सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७६/०७७ को निमित्त लालभाडी गाउँपालिकाको गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

सदन सैन वडायक
अध्यक्ष

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजगतखर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि अर्थ विविध शीर्षकमा विनियोजन भएको रकम जुन जुन शीर्षकमा रकम सार्न तथा निकास र खर्च जनाउन बाधा पर्ने छैन ।

४) वित्तीय अनुशासन सम्बन्धी व्यवस्था: (१) गाउँपालिकाले आफुले उठाएको राजस्व र यस ऐन बमोजिम प्राप्त गरेको अनुदान कानून बनाई खर्च गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कानून बनाउँदा देहायका कुराहरू पालना हुने गरी बनाउनु पर्नेछ ।

(क) नेपाल सरकार र प्रदेश सरकारको आर्थिक तथा वित्तीय नीति अनुशरण गर्ने ।

(ख) अनुदानको रकम जुन प्रयोजनको लागि प्राप्त भएको हो सोही प्रयोजनमा खर्च गर्नु पर्नेछ ।

(ग) पूँजगतखर्चको रुपमा विनियोजित रकम चालु खर्चमा रकमान्तर गर्न पाइनेछैन ।

(घ) आयव्ययको वर्गिकरण तथा लेखाङ्कन नेपाल सरकारले निर्धारण गरे बमोजिम राख्नु पर्ने ।

५. अख्तियारी तथा कार्यक्रम स्वीकृति सम्बन्धिव्यवस्था : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि विनियोजित भएको रकम प्रचलित कानूनको अधिनमा रही खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिन देखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ ।

(२) उपदफा (१) बमोजिम खर्च गर्ने अख्तियारीको आधारमा कोष तथा लेखा लेखा नियन्त्रक कार्यालयले विनियोजन भएको रकम निकास दिनेछ ।

(३) स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्रमा) समावेश भएको कुनै कार्यक्रम संशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायको सहमतीमा गर्नु पर्नेछ ।

६. कार्यविधि तथा मापदण्ड बनाउन सक्ने : (१) यस ऐनको कार्यान्वयन गर्न स्थानीय सरकारले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बनाएको कार्यविधि तथा मापदण्ड राजपत्रमा प्रकाशित गरिनेछ ।

७. आदेशजारी गर्न सक्ने : (१) यस ऐनको कार्यान्वयनमा कुनै बाधा उत्पन्न भएमा गाउँ कार्यपालिकाले आदेश जारी गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको आदेश राजपत्रमा प्रकाशन गरिनेछ ।

(क) सञ्चित कोषबाट विनियोजन हुने रकम

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २३९ (२) बमोजिम

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजितखर्च	वित्तियव्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँकार्यपालिका र वडा कार्यालय	४८९५००००	१५६९८८०००		२०५९३८०००
२		विषयगतशाखा सशर्त	८१३०००००			८१३०००००
३		सामाजीक सुरक्षा	३२५०००००			३२५०००००
४		अन्य निकायबाट प्राप्त	३८७०००००	११५०००००		५०२०००००
		जम्मा	२०१४५००००	१६८४८८०००		३६९९३८०००

आर्थिक वर्ष २०७६।०७७ को आन्तरिक तथा बाह्य श्रोतहरुको समष्टिगत आय व्यय विवरण

१ अनुमानित आय विवरण

विवरण	आगामी आ.व २०७६।०७७ को प्रस्तावित अनुमान (हजारमा)
अल्या गरेको	२५००००००
आन्तरिक श्रोत (कर,दस्तुर सेवा शुल्क)	६५०००००
जम्मा	३१५०००००
नेपाल सरकार अनुदान	
वित्तिय समानीकरण अनुदान	९०६०००००
राजस्व वाडफाड	७४३०००००
समपुरक अनुदान	१५००००००
विशेष अनुदान	५००००००
सशर्त अनुदान संघ	८१३०००००
जम्मा	२६६२०००००
प्रदेश सरकार अनुदान	
वित्तिय समानीकरण अनुदान	६८२८०००

राजश्व बाडफाड	२७१००००
समपुरक अनुदान	१०००००००
विशेष अनुदान	५००००००
जम्मा	२४५३८०००
अन्य निकायबाट प्राप्त आय	
नेपाल सरकार स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम	१००००००
सडक बोर्डबाट अनुदान	२००००००
नेपाल सरकारबाट सामाजिक सुरक्षा अनुदान	३२५०००००
गरीब संग विशेष्वर कार्यक्रम	१००००००
एन. एन एस डब्लू ए बाट अनुदान	७०००००
प्रधान मन्त्री रोजगार कार्यक्रम	३००००००
जिल्ला समन्वय समिति अनुदान	७५०००००
जम्मा	४७७०००००
कुल जम्मा	३६९९३८०००

अनुमानित खर्च विवरण

विवरण	आगामी आ.व २०७६/०७७ को प्रस्तावित खर्च
बालु खर्च (आन्तरीक स्रोत र राजश्व बाडफाड)	४८९५००००
कन्टेन्जेन्सी कट्टी	३८०३०००
समपुरक कोष(Matching Fund)	३०००००००
पुंजिगतखर्च वित्तिय समानीकरण , राजश्व बाडफाड र आन्तरीक स्रोत	१५८१८५०००
सशर्त अनुदान विषयगत शाखा खर्च	८१३०००००
नेपाल सरकार स्थानीय स्वायत्तशासन तथा सामुदायिक विकास कार्यक्रम	१००००००
सडक बोर्डबाट अनुदान	२००००००
नेपाल सरकारबाट सामाजिक सुरक्षा अनुदान	३२५०००००
गरीब संग विशेष्वर कार्यक्रम	१००००००
सामाजिक विकास कार्यक्रम	७०००००
प्रधानमन्त्री रोजगार कार्यक्रम	३००००००
जिल्ला समन्वय समिति अनुदानबाट सार्वजनिक निर्माण	७५०००००
जम्मा	३६९९३८०००

मदन सेन वडायक
अध्यक्ष